

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) बमोजिम प्रस्तुत गरिएको जिल्ला प्रशासन
कार्यालय, स्याङजासँग सम्बन्धित सार्वजनिक विवरण

जिल्ला प्रशासन कार्यालय, स्याङजाको

(PROACTIVE DISCLOSURE)

स्वतः प्रकाशन

सम्बत् २०८२ वैशाख १ देखि २०८२ असार मसान्तसम्म



प्रकाशक



नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय

स्याङजा

Shumun
दीपक पौडेल
स.प्र.जि.अ

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) बमोजिम प्रस्तुत गरिएको जिल्ला प्रशासन कार्यालय, स्याङ्जासँग सम्बन्धित सार्वजनिक विवरण

(२०८२ वैशाख १ देखि २०८२ असार मसान्तसम्म)



१. परिचय


गण्डकी प्रदेश अन्तर्गत पर्ने स्याङ्जा जिल्ला एक पहाडी जिल्ला हो। यस जिल्लाको सदरमुकाम पुतलीबजार समुद्री सतहबाट ८५० मीटर उचाइमा रहेको छ। समुद्र सतहबाट न्युनतम ३६६ मीटर (केलादी) देखि अधिकतम २,५१२ मीटर (पञ्चासेको लेक) सम्म उचाइमा रहेको जिल्लाको पूर्वमा तनहुँ, पश्चिममा गुल्मी, उत्तरमा पर्वत र कास्की र दक्षिणमा कालीगण्डकी नदीसहित पाल्पा जिल्ला रहेका छन्। सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गले जिल्लालाई करिब बीचबाट पूर्व र पश्चिम गरी विभाजन गरेको छ। सुनौली-पाल्पा-स्याङ्जा-पोखरा-काठमाडौँ सम्म पुग्ने नेपालको मुख्य लोकमार्गको रुटमा रहेको स्याङ्जा जिल्लामा हाल ७९ कि.मी. भन्दा लामो सडक क्षेत्र रहेको छ। यहाँ पहिलो नमुना ग्रामीण पर्यटन गाउँ "पञ्चमूलको सिरुवारी", छ भने दूध, सुन्तला, अदुवा र कफी उत्पादन गर्ने जिल्लाको रूपमा समेत परिचित छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार स्याङ्जाको जनसङ्ख्या २,५४,९६५ रहेको छ। यस जिल्लाले नेपालको क्षेत्रफलको ११६४ वर्ग कि.मि. (०.७९ प्रतिशत) भू-भाग समेटेको छ। ७७ जिल्ला मध्ये स्याङ्जा जिल्ला क्षेत्रफलका आधारमा ६४ औँ स्थानमा रहेको छ।

२. ऐतिहासिक परिचय

विभिन्न अभिलेख र जानिफकार व्यक्तिहरूको कथन समेतको आधारमा स्याङ्जा जिल्लालाई प्रागः ऐतिहासिक कालमा भृगु ऋषिको तपस्यास्थल (हालको चण्डीभञ्ज्याङ्ग गाविसको भृगतुम), श्रवण कुमार र अन्धाअन्धीको किंवदन्तीसँग जोडिएको आँधीखोलाको उद्गमस्थल अन्धाअन्धी दह र स्वस्थानी ब्रतकथामा उल्लेख भए अनुसार सती देवीको शेषअंग पतन भएको छाङ्छाङ्दीको छाँया क्षेत्र आदिको भौगोलिक स्वरूपमा लिन सकिन्छ। प्राचीन कालमा हालको स्याङ्जा जिल्लाको भूबनोट दक्षिण र दक्षिण पश्चिमको पवित्र धार्मिक नदी कालीगण्डकी किनारका सेतीवेणी, रुरु क्षेत्र, केलादीघाट, राम्दीघाट, छाँया क्षेत्र हुँदै उत्तर पञ्चासेधाम (बालाचतुर्दशीका दिन मेला लाग्ने स्थान) वरिपरिको धार्मिक पवित्रस्थल भनी शास्त्रहरूमा उल्लेख भएको पाइन्छ। प्राकृतिक, सांस्कृतिक र मनोरम दृश्यहरूबाट सौन्दर्यित स्याङ्जा जिल्लाले नेपाल एकीकरण पूर्व चौबिसे राज्य अन्तर्गत ६ टुक्के रजौटाहरू गहाँ, भीरकोट, सतौ, नुवाकोट, ढोर र पैयुले आफ्नो ऐतिहासिक पहिचान बोकेको छ। ढोर र पैयुको धेरै जसो भूभाग क्रमशः तनहुँ र पर्वतमा विलय भएपछि बाँकी चार रजौटाबाट शासित भूभाग नै आधुनिक स्याङ्जा जिल्लाको पहिचान बनेर रहेको छ।

३. जिल्ला प्रशासन कार्यालय, स्याङ्जाको परिचय:

जिल्लामा शान्ति, सुरक्षा र सुब्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको मुख्य कार्य हो। यस कार्यालयका काम, कर्तव्य र अधिकारहरूलाई खासगरी स्थानीय प्रशासन ऐन, २०२८ मा आधारित छन्। जिल्लामा विकास निर्माण कार्यहरूको लागि उपयुक्त वातावरण निर्माण गर्न समन्वय र सहजीकरण, विपद् व्यवस्थापन, आपूर्ति व्यवस्थापन, सेवा प्रवाहको


दीपक पौडेल
स.प्र.जि.अ




अनुगमन, प्रचलित कानूनमा तोकिएका विषयहरूमा न्याय निरूपण, आर्थिक अनियमितता एवं भ्रष्टाचार नियन्त्रणमा सहकार्य जस्ता कार्यहरू सम्पादन गरी जिल्लामा सुशासनको प्रत्याभूतिका लागि जिल्ला प्रशासन कार्यालयको महत्वपूर्ण भूमिका रहेको छ।

जिल्ला प्रशासन कार्यालय, स्याङजाले यस जिल्लालाई शान्त, सुरक्षित र समुन्नत बनाउने दुरदृष्टि (vision) का साथ विधिको शासन अवलम्बन गरी शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउँदै प्रभावकारी सेवा प्रवाहको माध्यमद्वारा सुशासनको प्रत्याभूति गर्ने लक्ष्यहरू (goals) लिएर काम गरिरहेको छ। यी लक्ष्यहरू प्राप्तिका लागि यस कार्यालयले सुरक्षा निकायहरूको समन्वयात्मक परिचालनद्वारा जिल्लामा शान्ति सुरक्षाको स्थितिलाई सुदृढ बनाउने, जिल्लामा विधिको शासन सुनिश्चित गर्ने, विपद्को एकीकृत र समन्वयात्मक व्यवस्थापन गर्ने, आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, मानव अधिकारको संरक्षण गर्ने र पारदर्शिता एवं जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यहरू (objectives) लाई आत्मसात गरेको छ।

३.१ जिल्ला प्रशासन कार्यालय, स्याङजाको काम, कर्तव्य र अधिकार:

- क) जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्ने,
- ख) जिल्लामा संचालित विकास कार्यहरूमा सहयोग र समन्वय गर्ने,
- ग) जिल्लामा रहेका नेपाल सरकारका सम्पत्तिहरूको संरक्षण गर्ने,
- घ) जिल्लामा वस्तुहरूको आपूर्तिलाई व्यवस्थित गर्ने,
- ङ) जिल्लास्थित सार्वजनिक निकायहरूको कार्य सम्पादनमा समन्वय गर्ने,
- च) प्रचलित कानूनद्वारा तोकिएका विषयहरूमा न्याय निरूपण गर्ने,
- छ) नागरिकताको प्रमाणपत्र वितरण गर्ने,
- ज) हातहतियारको इजाजत प्रदान तथा नवीकरण गर्ने,
- झ) राहदानी सम्बन्धी कार्य गर्ने,
- ञ) संस्था दर्ता तथा नवीकरण गर्ने,
- ट) राष्ट्रिय परिचय पत्रको विवरण दर्ता र वितरण,
- ठ) जाति, जनजाति प्रमाणित,
- ड) नाबालक परिचयपत्र वितरण गर्ने,
- ढ) नाता प्रमाणित गर्ने,
- ण) जग्गा प्राप्ति कार्यहरू गर्ने,
- त) वैदेशिक रोजगारीमा ठगी सम्बन्धी प्राप्त हुने उजुरी सम्बन्धमा,
- थ) पत्रपत्रिका तथा छापाखाना दर्ता,
- द) जिल्लामा ज्यालाको दररेट निर्धारण गर्ने,
- ध) प्रचलित कानून र नेपाल सरकारको निर्देशन बमोजिम अन्य विविध कार्यहरू गर्ने।


दीपक पौडेल
स.प्र.जि.अ

३.२ जिल्ला प्रशासन कार्यालय, स्याङजामा रहेको कर्मचारी दरबन्दी संख्या:



सि.नं.	पद	दरबन्दी संख्या	कैफियत
१	प्रमुख जिल्ला अधिकारी	१	
२	सहायक प्रमुख जिल्ला अधिकारी	१	
३	प्रशासकीय अधिकृत	२	
४	नायव सुब्बा	७	
५	लेखापाल	१	
६	कम्प्युटर अपरेटर	२	
७	खरिदार	४	
८	हलुका सवारी चालक	२	
९	कार्यालय सहयोगी	७	
	जम्मा	२७	

३.३ जिल्ला प्रशासन कार्यालय, स्याङजाबाट प्रदान गरिने सेवाको विवरण:

क) स्थानीय प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी सेवा:


- नाम थर वा उमेर आदि प्रमाणित,
- नाबालकको उमेर प्रमाणित,
- पारिवारिक पेन्सन, शपथ पत्र र रहलपहल सम्बन्धी सिफारिस,
- दलित, मधेसी, आदिवासी जनजाति प्रमाणित,
- पत्रपत्रिका दर्ता,
- छापाखाना दर्ता,
- पारिवारिक विवरण प्रमाणित,
- विविध कार्य: तोकिए बमोजिमका अन्य कार्यहरू।

ख) राहदानी सम्बन्धी सेवा:

- राहदानी अनलाइन विवरण संकलन तथा भेलिडेसन ,
- द्रुत सेवाको लागि अभिलेख प्रमाणित,
- राहदानी वितरण।

ग) नागरिकता सम्बन्धी सेवा:

- वंशजको आधारमा नागरिकताको प्रमाण पत्र वितरण,
- वैवाहिक अंगीकृत नागरिकताको प्रमाण पत्र वितरण,
- गैरआवासीय नागरिकता वितरण
- नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वितरण,
- सामान्य संशोधन।


दीपक पौडेल
रा.प्र.सि.अ



घ) मुद्दा तथा ठाडो उजुरी सम्बन्धी सेवा:

- अभद्र व्यवहार, जुवातास, कालोबजारी तथा जलचर सम्बन्धी विभिन्न मुद्दाहरूको सुरु कारवाही र किनारा
- सवारी ज्यान क्षतिपूर्ति मुद्दाहरूको फैसला र क्षतिपूर्ति भराउने कार्य
- गुनासो वा ठाडो उजुरी।
- मुद्दा सम्बन्धी विभिन्न कामकारवाही।

ङ) हातहतियार इजाजत तथा नवीकरण: हातहतियार इजाजत, नामसारी, नवीकरण र स्वामित्व हस्तान्तरण।

च) पेन्सन सिफारिस सम्बन्धी सेवा: पारिवारिक पेन्सन, शपथ पत्र, दुइ नामथर र जन्ममिति प्रमाणित, रहलपलह सम्बन्धी सिफारिस

छ) संस्था दर्ता तथा नवीकरण सम्बन्धी सेवा:

- संस्था दर्ता तथा नवीकरण,
- संस्थाको विधान संशोधन,
- जिल्लामा संस्थाको शाखा/सम्पर्क कार्यालय खोल्ने अनुमति।

ज) आपूर्ति व्यवस्था अनुगमन सम्बन्धी सेवा:

- सहज आपूर्ति व्यवस्थापन सुनिश्चित गर्नका लागि बजार अनुगमन तथा नियमन।
- उपभोक्त हित संरक्षण सम्बन्धी विभिन्न जनचेतामूलक कार्यक्रम संचालन

झ) विपद् व्यवस्थापन सम्बन्धी सेवा:

- जिल्ला विपद् व्यवस्थापन समितिको बैठक आयोजना,
- विपद् सम्बन्धी कार्ययोजना निर्माण,
- विपद् भएको क्षति विवरण संकलन,
- विपद् पीडित भएकाहरूलाई क्षतिपूर्ति एवं राहत वितरण तथा पुनःस्थापना।
- स्थानीय विपद् व्यवस्थापन समितिहरूसँग समन्वय र सहकार्य।
- विपद् सँग सम्बन्धित विषयगत कार्यालयहरू तथा संघ संस्थसँग समन्वय र सहकार्य।

ञ) अख्तियार दुरुपयोग अनुसन्धान सम्बन्धी सेवा:

- अख्तियार दुरुपयोग सम्बन्धी प्राप्त उजुरी एवं निवेदनहरू उपर छानवीन गरि कारवाही तथा प्रतिवेदन पठाउने कार्य।

ट) जग्गा प्राप्ति सम्बन्धी सेवा:

- बैठक संचालन
- सूचना प्रकाशन,
- मुआब्जा निर्धारण,
- जग्गा प्राप्ति।

दीपक पौडेल
स.प्र.जि.अ

३.४ जिल्ला प्रशासन कार्यालय, स्याङ्जामा रहेका शाखा र जिम्मेवार कर्मचारी:

सि.नं.	शाखाको नाम	जिम्मेवार कर्मचारी	कैफियत
१	स्थानीय प्रशासन, शान्ति सुरक्षा, हातहतियार, संघसंस्था, पेन्सन सिफारिस तथा प्रशासन शाखा	ना.सु. राम प्रसाद पौडेल खरिदार गोविन्द बहादुर घर्ती क अ सरिता थापा	
२	राहदानी शाखा	ना.सु कृष्ण बन्धु ढकाल रोहिणी रमण पौडेल	
३	नयाँ नागरिकता शाखा	ना.सु. जगुलाल पाण्डे खरिदार मोहन राज पौडेल	
५	मुद्दा शाखा	ना सु बुद्धि प्रसाद शर्मा खरिदार शर्मिला शर्मा	
६	प्रतिलिपि नागरिकता शाखा	ना.सु. दीप नारायण सापकोटा क अ विष्णु प्रसाद चापागाई	
७	लेखा शाखा	ले.पा. रमेश वि क	
८	राष्ट्रिय परिचयपत्र शाखा	क.अ. ममिता भुषाल क.अ. अनुप भण्डारी क अ अस्मिता श्रेष्ठ द स सृष्टी ढकाल	

नोट: उल्लिखित सबै शाखामा जिम्मेवार अधिकारीहरूको रूपमा प्रशासकीय अधिकृत सूर्य प्रसाद शर्मा तोकिएको छ।

३.५ जिल्ला प्रशासन कार्यालय, स्याङ्जामा कार्यरत कर्मचारीको विवरण।

कोठा नं.	फाट	कर्मचारीको विवरण	मोवाइल नं.	फोन नं.
२०१	प्र.जि.अ.	ईश्वरी प्रसाद अर्याल	९८५६०४७७७७	०६३-४२०२७०
२०५	स.प्र.जि.अ.	दिपक पौडेल	९८५६०५२४४४	०६३-४२०९३३
१०५	प्र.अ.	सूर्य प्रसाद शर्मा	९८५६०४७७७८	
१०९	प्र.अ.	राजेन्द्र प्रसाद चापागाइ	९८५६०४७७८५	
२०३	आर्थिक प्रशासन	रमेश वि.क.	९८५६०४७७८९	०६३-४२९२९०
१०६	प्रशासन	राम प्रसाद पौडेल	९८५६०४०३३९	
		सरिता थापा	९८४६००६७६६	
		गोविन्द बहादुर घर्ती	९८५७६३२९३६	
१०२	राहदानी	रोहिणी रमण पौडेल	९८५६०४०९२६	
		कृष्ण बन्धु ढकाल	९८४९९५९७०६	
१०१	नागरिकता	जगुलाल पाण्डेय	९८५६०४०९२६	०६३-४२९०६४
		मोहन राज पौडेल	९८४९६४५३४२	
१०३	प्रतिलिपि	विष्णु प्रसाद चापागाइ	९८४६०७३९०२	
		दिपनारायण सापकोटा	९८४६०५२४३०	
२०४	मुद्दा	बुद्धि प्रसाद शर्मा, शर्मिला शर्मा	९८५६०४७७८३	०६३-४२९२९०

(Signature)
दीपक पौडेल
स.प्र.जि.अ



११२	राष्ट्रिय परिचयपत्र	ममिता भुषाल	९८४६२२४५७८
		अनुप भण्डारी	९८६३४१८२७१
		सृष्टि ढकाल	९८०४११३७५८
२०९	अभिलेख	पुनम भण्डारी	९८४६९१०७२५
	ह स चा	नविन पौडेल	९८४६२९३९१९
		रमाकान्त अर्याल	९८४१०१२२३४
१०८	दर्ता चलानी	राजन प्रसाद पौडेल	९८४६२३१८९७
	का.स	रामचन्द्र गिरी	९८४६२३८३४६
		प्रकाश पौडेल	९८४६३१००४९
		जिवन लामिछाने	९८४६२७७९८७
		जया पंगेनी	९८४६९१०१३१
		रेखा साकी	९८६३४१८६६५
	PSO	यम बहादुर रोका क्षेत्री	९८४६८२१०२०
web: daosyangja.moha.gov.np			facebook: www.facebook.com/daosyangja
email: syangjado.42@gmail.com			
daosyangja@moha.gov.np			
abhilekhsyangja@gmail.com			twitter: www.twitter.com/@daosyangja

३.६ सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि:

सि.नं.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर रु	लाग्ने अवधि	कै
१	वंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र वितरण	१०१ को टिकट	प्रक्रिया पुगेकै दिन	
२	नागरिकताको प्रतिलिपि वितरण	२०१ को टिकट	प्रक्रिया पुगेकै दिन	
३	वैवाहिक अंगिकृत नागरिकताको प्रमाण पत्र वितरण	१०१ को टिकट	प्रक्रिया पुगेकै दिन	
४	राहदानी फाराम संकलन	२५००। नाबालक (१०वर्ष मुनीका) ५०००। साधारण	प्रक्रिया पुगेकै दिन	
५	द्रुत सेवा अभिलेख प्रमाणित		प्रक्रिया पुगेकै दिन	
६	राहदानी वितरण		तुरुन्त	
७	गुनासो वा ठाडो उजुरी	१० को टिकट	यथाशीघ्र	
८	नाम थर उमेर आदि प्रमाणित	१० को टिकट	प्रक्रिया पुगेकै दिन	
९	नाबालकको उमेर प्रमाणित	१० को टिकट	प्रक्रिया पुगेकै दिन	
१०	पारिवारिक पेन्सन, शपथ पत्र र रहलपहल सम्बन्धी सिफारिस	१० को टिकट	प्रक्रिया पुगेकै दिन	
११	संस्था दर्ता	१०००।	प्रक्रिया पुगेकै दिन	
१२	संस्था नवीकरण	५००।	प्रक्रिया पुगेकै दिन	
१३	संस्थाको विधान संशोधन	१० को टिकट	प्रक्रिया पुगेकै दिन	

(Signature)
दीपक पौडेल
स.प्र.जि.अ

१४	जिल्लामा संस्थाको शाखा/सम्पर्क खोल्ने स्वीकृति	१० को टिकट	प्रक्रिया पुगेकै दिन	
१५	दलित, मधेशी, आदिवासि सिफारिस	१०१ को टिकट	प्रक्रिया पुगेकै दिन	
१६	पत्रपत्रिका दर्ता	दैनिक १०००। साप्ताहिक ५००। पाक्षिक ३००। मासिक २००।	प्रक्रिया पुगेकै दिन	
१७	छापाखाना दर्ता	१०००।	प्रक्रिया पुगेकै दिन	
१८	हातहतियार नामसारी	१०००।	प्रक्रिया पुगेकै दिन	
१९	हा.ह. जिल्ला भित्रको नवीकरण	३०००।	प्रक्रिया पुगेकै दिन	
२०	हा.ह. नेपाल भरिको नवीकरण	२०००।	प्रक्रिया पुगेकै दिन	
२१	नाम थर जन्म मिति संशोधन	१०१ को टिकट	प्रक्रिया पुगेकै दिन	
२२	नाता प्रमाणित	१०१ को टिकट	प्रक्रिया पुगेकै दिन	
२३	क्षतिपूर्ति एवं राहत वितरण		प्रक्रिया पुगेकै दिन	
२४	सार्वजनिक अपराध सम्बन्धी मुद्दा	१०१ को टिकट	कानून बमोजिम	
२५	अख्तियार दुरुपयोग सम्बन्धी मुद्दा	१०१ को टिकट	यथाशीघ्र	
२६	अन्य मुद्दा	१०१ को टिकट	यथाशीघ्र	

३.७ निर्णय गर्ने प्रक्रिया र अधिकारी:

क) निर्णय गर्ने प्रक्रिया: सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५ एवं सूचनाको हक सम्बन्धी ऐन, २०६४ लगायत प्रचलित कानून बमोजिम।

ख) निर्णय गर्ने अधिकारी:

- प्रमुख जिल्ला अधिकारी।
- सहायक प्रमुख जिल्ला अधिकारी: प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भए बमोजिम।
- प्रशासकीय अधिकृत: प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भए बमोजिम।



३.८ निर्णय उपर उजुरी सुन्ने अधिकारी:

प्रमुख जिल्ला अधिकारी

सहायक प्रमुख जिल्ला अधिकारी

(Handwritten Signature)

दीपक पौडेल
स.प्र.जि.अ

३.९ सम्पादन गरेको कामको विवरण: २०८१ श्रावण १ देखि २०८२ असार मसन्त सम्मको अवधि सम्म

सि.नं	सम्पादन गरेको काम	कामको परिमाण	कैफियत
१	नागरिकता वितरण वंशज (प्रतिलिपि बाहेक)	७८५५	इलाका प्रशासन कार्यालय वालिङ समेत
२	वैवाहिक अंगिकृत नागरिकता	१६	
३	गैर आवासीय नेपाली नागरिकता	२०	
४	नागरिकताको प्रतिलिपि	८४८१	इलाका प्रशासन कार्यालय वालिङ समेत
५	राष्ट्रिय परिचय पत्र विवरण संकलन	२९२०१	इलाका प्रशासन कार्यालय वालिङ समेत
६	राष्ट्रिय परिचय पत्र कार्ड वितरण	१५८४३	
७	नागरिकता परित्याग	१४	
८	पुरानो नागरिकताको अभिलेखिकरण	सबै सकिएको	
९	राहदानी सिफारिस	११८४२	इलाका प्रशासन कार्यालय वालिङ समेत
१०	राहदानी वितरण	१०८२५	इलाका प्रशासन कार्यालय वालिङ समेत
११	गुनासो वा ठाडो उजुरी	६३	
१२	पारिवारिक पेन्सन, शपथ पत्र र रहलपहल सम्बन्धी सिफारिस व्यहोरा प्रमाणित	२२५२	इलाका प्रशासन कार्यालय वालिङ समेत
१३	नाबालक परिचय पत्र	७२७	इलाका प्रशासन कार्यालय वालिङ समेत
१४	छापाखाना दर्ता	नभएको	
१५	संस्था दर्ता	२०	
१६	संस्था नवीकरण	३४४	
१७	संस्थाको विधान संशोधन	७	
१८	पत्रपत्रिका दर्ता	नभएको	
१९	हातहतियार नामसारी	३	
२०	हातहतियार नवीकरण	१०७	
२१	विपद् पीडितलाई राहत वितरण	रु.२१,७५,०००/	
२२	द्वन्द्व पीडितलाई राहत रकम	१२,४८,०००/	
२३	विदेशमा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति वितरण	२,७३,३५,०९३/९३	
२४	सार्वजनिक अपराध सम्बन्धी मुद्दा	४२ फछौट ३६	गत आ.व.बाट जिम्मेवारी सरेका समेत
२५	अ.दु.अ.आ. तथा माथिल्लो निकायबाट प्राप्त उजुरी	१६	
२६	एकीकृत घुम्ति शिविर आयोजना	नभएको	
२७	वजार अनुगमन	१३ पटक	कार्यालयको नेतृत्वमा
२८	विकास आयोजना निरिक्षण	नियमित	
२९	सार्वजनिक सुनुवाई कार्यक्रमहरुको समन्वय	२	
३०	प्रकोप प्रभावित क्षेत्रहरुको स्थलगत निरिक्षण	प्रकोपको समयमा गरिरहेको	
३१	सेवाग्राही सन्तुष्टि स्तरको मापन	निरन्तर	



(Handwritten signature)

दीपक पौडेल
स.प्र.जि.अ

३२	राजनीतिक दलहरु, गै.स.स. र नागरिक समाज संगको समन्वय	निरन्तर	
३३	जिल्ला सुरक्षा बैठक	२८	
३४	अन्तर जिल्ला समन्वय बैठक	२	
३५	विपद व्यवस्थापन सम्बन्धि बैठक	६	

३.१० सूचना अधिकारी र प्रमुखको नाम र पद:

क) कार्यालय प्रमुख:

- नाम: ईश्वरी प्रसाद अर्याल
पद: प्रमुख जिल्ला अधिकारी

ख) सूचना अधिकारी:

- नाम: दिपक पौडेल
पद: सहायक प्रमुख जिल्ला अधिकारी

३.११ ऐन, नियम, विनियम वा निर्देशिकाको सूची:

- स्थानीय प्रशासन ऐन, २०२८
- नेपाल नागरिकता ऐन, २०६३
- दैवी प्रकोप उद्धार ऐन, २०३९
- लागु औषध (नियन्त्रण) ऐन, २०३३
- हातहतियार तथा खरखजना ऐन, २०१८
- आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७
- आवश्यक वस्तु संरक्षण ऐन, २०१२
- भ्रष्टाचार नियन्त्रण ऐन, २०५९
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८
- राहदानी ऐन, २०२४
- सार्वजनिक सुरक्षा ऐन, २०४६
- संस्था दर्ता ऐन, २०३४
- जग्गा प्राप्ति ऐन, २०३४
- सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४
- सूचनाको हक सम्बन्धी ऐन, २०६४
- सूचनाको हक सम्बन्धी नियमावली, २०६५
- नेपाल नागरिकता नियमावली, २०६३
- राहदानी नियमावली, २०६७
- संस्था दर्ता नियमावली, २०३४
- हातहतियार तथा खरखजना नियमावली, २०२८



Signature
दीपक पौडेल
स.प्र.जि.अ

- सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली, २०६५
- विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४
- विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६
- गृह प्रशासन सुदृढीकरण योजना, २०६८
- नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६८
- विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शन, २०६८
- प्रकोप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०६४
- गृह मन्त्रालय र अन्तर्गत कार्यरत कर्मचारीहरूको आचारसंहिता, २०६९
- सूचनाको हक सम्बन्धी नियमावली, २०६५

३.१२ आम्दानी, खर्च तथा आर्थिक कारोवारसम्बन्धी अद्यावधिक विवरण: २०८१ श्रावण १ देखि २०८२ असार मसान्तसम्म

- उठेको जम्मा राजश्व: रु. ३,७१,०९,२१६/-
- यस अबधिमा कायम भएको जम्मा वेरुजु: नभएको।
- फछ्यौट भएको जम्मा वेरुजु: रु.२४,५८७/- प्रगति शतप्रतिशत
- चालु तर्फ प्रगति ९५.४० प्रतिशत
- पुजीगत तर्फ प्रगति ९४.९२ प्रतिशत

३.१३ तोकिए बमोजिमका अन्य बिबरण:

३.१४ चालु बर्षमा संचालित कार्यक्रमको बिबरण:

- जिल्ला स्थित सूचना अधिकारीको ३ वटा बैठक सम्पन्न।

३.१५ जिल्ला प्रशासन कार्यालय स्याङजाको वेभसाइट, इ.मेल, फेसबुक, ट्विटर

website: daosyangja.moha.gov.np

email: daosyangja@moha.gov.np/syangjado.42@gmail.com/abhilekhsyangja@gmail.com


facebook: www.facebook.com/daosyangja

twitter: www.twitter.com/@daosyangja

३.१६ प्राप्त वैदेशिक सहायता, अनुदान, ऋण एवं प्राविधिक सहयोग:
प्राप्त नभएको।

३.१७ सूचनाको हक अन्तर्गत सूचनाको हक माग्ने र पाउनेको विवरण:

५ वटा सूचना माग भएकोमा इमेल मार्फत उपलब्ध गराइएको।


२०८२/३/३२
दीपक पौडेल
स.प्र.जि.अ